



एन आई सी एशिया बैंक लि.

बैंक पनि | साथी पनि
रात्रो पनि | हात्तो पनि



ISO 9001 Certified Bank



URS is a member of Register of Standards Holdings Ltd.

प्रेस विज्ञप्ति

श्रावण ३, २०८०

एन आई सी एशिया बैंकले ल्यायो 'मुद्रती खाता कर्जा,' अनलाइनबाटै रु. २ लाखसम्मको कर्जा तुरन्तै पाइने

'बैंक पनि साथी पनि, रात्रो पनि हात्रो पनि' भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग थेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले मुद्रती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको अर्को एक उत्कृष्ट योजना ग्राहक महानुभावहरू माझ ल्याएको छ। यस योजनाअन्तर्गत बैंकमा मुद्रती निक्षेप राख्नुभएका ग्राहक महानुभावहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइट (<https://loan.nicasiabank.com>) बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रु. २ लाखसम्मको कर्जा तुरन्तै प्राप्त गर्न सक्नुहुनेछ।

'डिजिटल फष्ट बैंक' बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको यस बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध 'Apply for Loan Against FD' विकल्प जान सक्नुहुनेछ। उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्रती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ, र यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रु. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी (OTP) कोड प्राप्त हुनेछ। अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरन्तै जम्मा हुनेछ। साथै, यस योजनामार्फत रु. २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहक महानुभावहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नुहुनेछ। यसरी मुद्रती खाता कर्जा प्राप्त गर्नुहुने ग्राहक महानुभावहरूले हरेक त्रयमासको अन्तसम्ममा व्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ, भने कर्जा लिएको एक वर्ष वा मुद्रती खाता परिपक्व हुने दिनको अधिल्लो दिनसम्म साँचा भुक्तानी गर्नुपर्नेछ। न्यूनतम रु. ५ हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहक महानुभावहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, व्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको ऋममा जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुऱ्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो। वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाड, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बैंको बास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ।



सुधिर नाथ पाण्डे
नायब प्रमुख कर्पोरेट अधिकृत प्रमुख सूचना अधिकारी